



लोक सेवा आयोग
काठमाडौं कार्यालय
(परीक्षा शाखा)



नयाँ बानेश्वर, काठमाडौं

☎ ०१-४११५८३१, ४११५८३३, ४११५८३४ फ्याक्स नं- ०१-४११५८३५ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

प्राविधिक सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
सूचना नं. ६४/०७७-७८, मिति २०७७/१०/१६

यस कार्यालयको देहायका विज्ञापन नम्बरहरूको नेपाल कृषि सेवाका विभिन्न उपसमूहको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका परीक्षार्थीहरूको एकिकृत परीक्षा कार्यक्रम यस पूर्व कोभिड-१९ को विश्वव्यापी महामारीको कारण स्थगित गरिएकोमा लोक सेवा आयोगको मिति २०७७/०८/२५ गतेको निर्णयबाट नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ को पालना गर्ने गराउने गरी निम्न मिति र समयमा निम्नानुसारका परीक्षा भवनहरूमा प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। परीक्षार्थीहरूको विज्ञापन नम्बर अनुसार फरक-फरक उपसमूहको फरक-फरक रोल नम्बर कायम भएको र सबै उपसमूहको परीक्षा संयुक्त हुने भएकाले मास्टर आइ.डि. नम्बरका आधारमा परीक्षा भवन कायम गरिएको छ। परीक्षार्थीहरूले दरखास्त स्वीकृत भएका सबै उपसमूहको प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा दिन जानु पर्नेछ। OMR उत्तरपुस्तिकाको बायाँ तर्फ विज्ञापन नं र रोल नम्बर लेख्ने स्थानमा दरखास्त स्वीकृत भएका सबै उपसमूहका विज्ञापन नम्बर तथा रोल नम्बरहरू स्पष्ट बुझिने गरी क्रमशः कमा(,) प्रयोग गर्दै लेख्नु पर्नेछ साथै OMR उत्तरपुस्तिकाको निर्धारित स्थानमा कुनै एक उपसमूहको रोल नम्बर जनाउने गरी Bubble लगाउनु पर्नेछ। तोकिएको परीक्षा भवन बाहेक अन्य परीक्षा भवनहरूमा कुनै पनि उम्मेदवारहरूलाई सम्मिलित गराइने छैन। तोकिएको परीक्षा भवनमा परीक्षा शुरु हुनुभन्दा कम्तिमा एक घण्टा अगावै पुग्नु पर्ने छ। परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने विषयहरू द्रष्टव्य १ र २ मा तल उल्लेख गरिएको छ।

परीक्षा कार्यक्रम

विज्ञापन नं.	सेवा, समूह, उपसमूह	परीक्षा मिति, समय र परीक्षा प्रणाली	अवधि
१२०२७/०७६-७७ (पि.क्षे.)	नेपाल कृषि, बागवानी	२०७७/११/०१ गते बिहानको ८:०० बजे बस्तुगत बहुवैकल्पिक	४५ मिनेट
१२०२९/०७६-७७ (महिला)	नेपाल कृषि, बाली संरक्षण		
१२०३०-१२०३१/०७६-७७ (खुला तथा समावेशी)	नेपाल कृषि, एगू. इको. मार्केटिङ एण्ड स्टाटिस्टिक्स		
१२०३२/०७६-७७ (महिला)	नेपाल कृषि, माटो विज्ञान		

उम्मेदवारहरूको मास्टर आइ.डि नम्बर तथा परीक्षा भवन

क्र.सं.	मास्टर आइ.डि. नम्बर	संख्या	परीक्षा भवन
१	३७८१ देखि ५१४६५४ सम्म	१५० जना	श्री स्वप्नवाटिका (एस.भी.) एकेडेमी, बुद्धनगर।
२	५१५६७९ देखि ९१४३२१ सम्म	१५० जना	श्री कोलम्बस कलेज, नयाँबानेश्वर।
३	९१४३२२ देखि ९१८४२२ सम्म	१५० जना	श्री एम्बिसन कलेज, मध्यबानेश्वर।
४	९१८४४९ देखि ९२२३९५ सम्म	१५० जना	श्री रत्नराज्य मा.वि.(क), मध्यबानेश्वर।
५	९२२४२२ देखि ९२६५४२ सम्म	१५० जना	श्री रत्नराज्य मा.वि.(ख), मध्यबानेश्वर।
६	९२६५४७ देखि ९२८९५३ सम्म	७४ जना	श्री भिमसेनगोला मा.वि., नयाँबानेश्वर।



लोक सेवा आयोग
काठमाडौं कार्यालय
(परीक्षा शाखा)



नयाँ बानेश्वर, काठमाडौं

☎ ०१-४११५८३१, ४११५८३३, ४११५८३४ फ्याक्स नं- ०१-४११५८३५ वेबसाइट: www.psc.gov.np ईमेल: kathmandu@psc.gov.np

द्रष्टव्य १-

१. परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
२. परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
३. काठमाडौं परीक्षा केन्द्र बाहेक अन्यत्र परीक्षा केन्द्रका परीक्षार्थीहरूलाई परीक्षामा सामेल गराइने छैन ।
४. परीक्षा भवनमा झोला, मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ ।
५. प्रवेश पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेशपत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ ।
६. परीक्षामा प्रवेश-पत्र सँगै आफ्नो नागरिकता वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ ।

द्रष्टव्य २- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा दुई मिटरको दूरी कायम गर्नु पर्नेछ ।
३. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन दूरी कायम गरी क्रमसँग तोकिएको स्थानमा जानुपर्ने छ ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
६. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले आफू संक्रमित भएको जानकारी कार्यालयको टेलिफोन नं. ०१-४११५८३४ मा सम्पर्क गरी अग्रिम जानकारी दिनु पर्नेछ ।

.....
(रामप्रसाद पौडेल)
नायब सुब्बा

.....
(अभिराज डाँगी)
शाखा अधिकृत

.....
(चन्द्रकान्त निरौला)
उपसचिव